

आगलागी

क्षति न्यूनीकरण गर्नका लागि ध्यान दिनुपर्ने कुराहरू



१

आगलागी हुने कारण र त्यसबाट पुग्ने असरबारे समुदायमा समयमै जनचेतना फैलाऔं ।

२

घर नजिक कुवा, इनार, पोखरीको व्यवस्था गरी पानीको जगेर्ना गरौं ।

४

आगलागीका बारेमा समयमै सम्बन्धित निकायलाई सूचना गरौं र क्षति कम गर्न सबै जुटौं ।

३

समुदाय स्तरमा आगलागीको समयमा तत्काल प्रयोगका लागि डोरी, बोरा, कपडा, बाल्टिन, कुटो कोदालो आदिको जगेर्ना गरी राखौं ।

५

आगलागीबाट हुने क्षति कम गर्न परिवार तथा समुदायमा पूर्वतयारी योजना तयार गरी कार्यान्वयन गरौं ।

आगलागी

क्षति न्यूनीकरण गर्नका लागि ध्यान दिनुपर्ने कुराहरू



६

प्रज्वलनशील पदार्थहरू (सलाई, मट्टितेल, पेट्रोल, ग्यास सिलिन्डर आदि) आगोबाट र बच्चाहरूको पहुँचबाट टाढा राखौं । वनजंगलमा जथाभावी आगो नलगाऔं । चुरोटका ठुटा जथाभावी नफालौं र खाना पकाइसकेपछि आगो राम्ररी निभाऔं ।

७

शरीरमा आगो लागेमा उक्त व्यक्तिलाई दौडन नदिई भुईँमा सुताएर टाउकोदेखि पैतालासम्म कम्बल वा बोराले ढाकिदिई तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजाऔं र प्रशस्त झोल खानेकुरा खान दिऔं ।

८

आगलागी भएको ठाउँमा भित्र जानुपरेमा तालिम प्राप्त व्यक्तिमात्र जाऔं । यसरी भित्र जाँदा भिजेको कपडा, बोरा, कम्बल आदि ओढी कम्मरमा डोरी बाँधेर निहुरिएर मात्र जाऔं ।



नेपाल सरकार
गृह मन्त्रालय
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण
सिंहदरबार, काठमाडौं



०१-४२१११९५



@NDRRMA



NDRRMA_Nepal



NDRRMA



bipad.gov.np



NDRRMA-Viber-Group



info@bipad.gov.np